



त्रिभुवन विश्वविद्यालय
शिक्षण अस्पताल

तार-दुधमेड
महाराजगञ्ज
काठमाडौं, नेपाल।

त्रिभुवन विश्वविद्यालय
शिक्षण अस्पताल, महाराजगञ्ज
सूचना

पत्र संख्या :-

मिति :

२०८३।०३।१२


यस त्रि.वि.शिक्षण अस्पतालको Ortho Cabin र Ortho OPD को लागी आवश्यक ३ थान Plaster Cutter Machine Machine पर्ने भएकाले उक्त सामग्री आपूर्ति गर्न इच्छुक इजाजत प्राप्त सप्लायर्स/कम्पनी/फर्महरुले यो सूचना प्रकाशित भएको मितिले तीन दिन भित्र आवश्यक सम्पूर्ण कागजात सहित शिलबन्दी दरभाउपत्र अस्पतालको सामान्य प्रशासन शाखा "क" मा पेश गर्नुहुन सूचित गरिन्छ। मूल्य विवरण र प्राविधिक विवरण फारम यसै पत्र साथ संलग्न गरिएको साथै थप जानकारीको लागी सामान्य प्रशासन शाखा 'क' मा सम्पर्क गर्न सकिनेछ।

तपशिल :

S.N.	Particulars	Unit	Quantity
1.	Plaster Cutter Machine.	Set	3 (Three)

Terms & Condition :

1) Machine Must be Supply with in 1 Week.


सरस्वती गुरुङ्ग
प्रमुख
सामान्य प्रशासन 'क'

Prakash



1. Price Schedule for Machine

1	2	3	4	5	6	7	8
Item	Description	Unit	Quantity	Unit price (Site Delivery)	Total price in figure (cols. 4 x 5)	Total price in words	Remarks
1	Plaster Cutter Machine.	Set	3 (Three)				
				Total Amount			
				Add 13% Value Added Tax			
				Total Including VAT			

Total Price (in words)

Signature and Stamp of Bidder _____

Note: In case of discrepancy between unit price and total, the unit price shall prevail

2. Schedule of Requirements

The delivery schedule expressed as days/weeks/months stipulates hereafter a delivery date which is the date of delivery to the final destination where the Goods is required to be delivered.

No.	Description	Quantity	Place of Delivery	Delivery schedule days/weeks/months from date of Purchase Order
	Plaster Cutter Machine.	3 (Three) Set	TUTH, Maharajgunj, Ktm.	Seven Days.

P. Prasad



3. Technical Specifications of Electronic Power One Handed Oscillating Plaster Saw (Plaster Cutter Machine 3 Set) :-

Purchaser's Specifications		Bidders Offer
Electronic Power One Handed Oscillating Plaster Saw		
Name of the bidder		
Manufacturer		
Brand		
Type/Model		
Country of Origin		
3.1	Should be possible to use single handed	
3.2	Fully Automatic Load Compensation over the whole oscillations Field	
3.3	Slim and Slient Motor producing only 52-77 db (A) depending on the selected Oscillations.	
3.4	Should have Electronic System with various protection and security functions.	
3.5	Positioning of the motor, protected by plaster dust.	
3.6	Should Ensure highest load capacity during continuous operation.	
3.7	Safety ON/OFF Switch.	
3.8	Vibrations and maintenance free	
4	Technical Specifications	
4.1	230V~, 50Hz & 180 Watt	
4.2	Variable Speed Control 1-6	
4.3	Occilations per minute 12000-21000, infinitely variable motor speed	
4.4	5 Meter Cable with EU-Plug (230 Volt Version)	
4.5	Weight should not be more than 1.2 kg without cable	
4.6	Double protection isolation according to class II, medical use of type BF	
5	Accessories, Spare Parts and Consumables	
5.1	Two Saw Blades	
5.2	One L Key	
5.3	Instructional Manual	
5.4	Plastic Box with inlay	
6	Operating Environment	
6.1	The Product offered shall be designed to be stored and to operate normally under the conditions of Purchaser's Country. The conditions include Power Supply, Climate, Temperature, Humidity, etc.	
6.2	Power Supply : 230V 5 Amp AC fitted with appropriate plug. The power cable must be at least 5 meter in Length.	
7	Terms and condition	
7.1	Must submit ISO/ CE Certificate or USFDA.	
7.2	Should have 2 years warranty	